

एउटा परिकल्पना: सूचना प्रविधिबाट सबलिकृत ग्रामीण नेपाल

प्रा. डा. भरतराज पहारी
डीन

ईन्जिनियरिङ अध्ययन संस्थान, त्रिवि.,
पुल्चोक, ललितपुर

बिषय प्रवेश गर्नु अगाडि ध्यान जानु पर्ने हो कि?

- मुलुक संकटबाट गुज्जिरहेको छ,
 - राजनीतिक अन्योल, असुरक्षा,
 - बेरोजगारी, दिशाहिनता
 - ज्ञान र सिपको संकट
 - न्युन आर्थिक वृद्धिदर
 - परिकल्पना र नेतृत्वको अभाव
- परिणामतः गरिबी वृद्धि भेरहेको छ ।




.....यस्तो संकट भित्र सूचना प्रविधिको भूमिका खोज्नु वान्धनीय होला !

प्रा. डा. भरतराज पहारी | १०

प्रस्थान बिन्दु

वैदिक वहस केको निस्ति?

- स्वभाविक उत्तरः
समाजको रूपान्तरण,
यसबाट जीवन समृद्ध र
सुखमय हुनेछ ।
 - वहसको निष्पर्य वस्तुपरक
पुष्ट्याईमा आधारित हुनु
पर्छ ।
- तर...वास्तविकतामा हामी आत्मकेन्द्रीत भैरहेका छौ,



प्रा. डा. भरतराज पहारी | १०

रुपान्तरणको लागि सूचना प्रविधि

- रुपान्तरण भनेको मानवीय जीवनशैली, दृष्टिकोण, स्वभाव र व्यवहारमा परिवर्तन हो ।
- भौतिक परिवर्तनले मान्छेको आत्मिक तथा भौतिक जीवनशैलीमा परिवर्तन गर्दछ ।



.....सूचना प्रविधि त्यस्तो चाबी हो, जसले भौतिक परिवर्तनलाई गति प्रदान गर्दछ ।

प्रा. डा. भरतराज पहारी | १०

हाम्रो वास्तविकता

- न्यून आर्थिक वृद्धिदर करिब ३.६ प्रतिशत
- करिब ८० प्रतिशत ग्रामीण जनसंख्या
- गरिबीको रेखा मुनि करिब २८ प्रतिशत जनसंख्या
- धनि र गरिबको दुरी बढिरहेको



यी प्रतिकूलताहरूलाई चिर्नको लागि उत्पादनको वृद्धि गर्नु पर्छ ।

प्रा. डा. भरतराज पहारी | १०

ज्ञान र सिपबाटै समृद्धि प्राप्त हुन्छ ।

- उत्पादन वृद्धि गर्न हाम्रो भौतिक तथा आत्मिक क्षमतामा विकास गर्नु पर्छ ।
- यो भनेको हाम्रो तराई, पहाड र हिमालमा विचमान असिमित क्षमताको विकास हो ।
- यस्तो क्षमताको विकास ज्ञान र सिपबाट हुन्छ ।



ज्ञान र सिपको प्रयोग गर्ने माध्यम सूचना प्रविधि हो ।

प्रा. डा. भरतराज पहारी | १०

ग्रामीण विकासको आधार सूचना प्रविधि

- करिब ८० प्रतिशत ग्रामीण जनसंख्या रहेको नेपालको विकासको लागि यो जनसंख्याको उत्पादकत्व चृद्धि हुनु आवश्यक छ ।
- उत्पादन गर्नको लागि ग्रामीण क्षेत्रका विष्णुताहरुको विकास गर्नु आवश्यक छ ।



सूचना प्रविधिले यो गम्भीर जिम्मेवारी पुरा गर्दछ ।

प्र.प्र. नामौ ५८ १२ । १०

ग्रामीण क्षेत्रका सिमाहरु

- छरिएको जनसंख्या
- व्यापक उत्पादन (कृषि, खनिज, बनपैदावार आदि)
- गरिबी
- पूर्वाधारहरुको अविकसित अवस्था
- सिमित सेवाहरुको उपलब्धता




सूचना प्रविधिले यी सिमाहरुलाई सम्बोधन गर्नु पर्दछ ।

प्र.प्र. नामौ ५८ १२ । १०

सूचना प्रविधिले ग्रामिण नेपाल र समाजलाई बदल्न सक्छ ।

- छरिएको जनसंख्यामा सूचनासेवा (रेडियो इन्टरनेट, भिडियो, ईमेल, टिभि, मोबायल, फोन, आदि)
- अत्यावश्यक सूचनाको सहज र व्यापक वितरण (वजार, उत्पादन विस्तार, आदि)



तर.... पूर्वाधारको निर्माण र सस्तो दरमा सेवा दिने चुनौति छ ।

प्र.प्र. नामौ ५८ १२ । १०


सूचना प्रविधिको विस्तारका आधारहरु

- ग्रामीण सूचना केन्द्र (ज्ञान र सिपको तालिम व्यवस्थापन)
- सौर्य उर्जाको व्यवस्थापन
- पूर्वाधारहरुको व्यवस्थापन



प्र.प्र. नामौ ५८ १२ । १०

सूचना प्रविधि: समृद्ध नेपालको परिकल्पना



प्र.प्र. नामौ ५८ १२ । १०

धन्यवाद

प्र.प्र. नामौ ५८ १२ । १०